



मुख्य विषय बाहेकका सिकाइ

विद्यार्थीहरूले अंग्रेजी, गणित, विज्ञान तथा सामाजिक शिक्षा जस्ता मुख्य विषयहरू बाहेकका प्रमुख क्षेत्रहरूमा महत्वपूर्ण ज्ञान प्राप्त गर्नेछन् ।

ललित कला

- कलामा प्रयोग हुने सामग्रीहरूलाई पहिचान गर्न तथा तिनीहरूको नाम भन्न
- कलाकृतिले व्यक्त गरेको भावना तथा मनोदशालाई विभिन्न तरिकाहरूमा वर्णन गर्न
- केन्द्रीय विषयवस्तुको बारेमा केन्द्रित भएको कला सृजना गर्न
- कलाकृतिमा देखेका विचार तथा कथाहरू बताउन
- विभिन्न प्रकारका ध्वनि तथा कक्षाकोठाको यन्त्रहरूको अन्वेषण गर्न
- स्मृति गरेर गीत गाउन तथा विभिन्न शैलीका गीत-संगीतहरूमा नाच्न
- हाम्रो दैनिक जीवनमा ध्वनि तथा संगीत कसरी प्रयोग भएका छन् भन्ने कुराको वर्णन गर्न

शारीरिक शिक्षा

- उफ्रिएको बललाई समात्र तथा विभिन्न तरिकाहरूमा फ्याँक सिक्न
- प्रयासको विभिन्न स्तरहरू बीचको अन्तर छुट्टयाउन (उदाहरणको लागि: कडा, कमजोर, छिटो, सुस्तरी)
- गतिशील तथा गैर-गतिशील सीपहरू बीचमा फरक छुट्टयाउन
- विद्यालय भन्दा बाहिर शारीरिक क्रियाकलापमा सहभागी हुने तरिकाहरूलाई पहिचान गर्न
- स्वस्थ जीवनशैली सृजना गर्ने क्रियाकलापहरूको अन्वेषण गर्न


थप जानकारीको लागि

www.westerville.k12.oh.us
education.ohio.gov/Parents
www.pta.org


Westerville City Schools
Office of Academic Affairs
936 Eastwind Drive
Westerville, OH 43081
www.wcsoh.org

किन्डरगार्टेन पाठ्यक्रम: अभिभावकको गाइड

यस गाइडले ओहायोको सिकाइ मापदण्डहरू मा आधारित किन्डरगार्टेनको अन्त सम्ममा तपाईंको बच्चाले के-के कुराहरू सिक्नेछन्/छिन् भन्ने बारेमा तपाईंलाई संक्षिप्त विवरण उपलब्ध गराउनेछ । यस गाइडको उद्देश्य भनेको किन्डरगार्टेनको अन्त सम्ममा तपाईंको बच्चाले सिके मुख्य सीप तथा सोचहरूलाई बुझ्नु हो ।



अंग्रेजी भाषा कला



नयाँ भाषा सीपहरू सिक्नु किन्डरगार्टेनको विशिष्टता हो। तपाईंको बच्चाले अक्षर तथा पढाइमा यसको भूमिकाको बारेमा सिक्नेछन्/छिन् र अन्त्यानुप्रास मिलाउन, शुरुको ध्वनिहरूबाट शब्दहरूसँग जोडा मिलाउन र ध्वनिहरूलाई शब्दहरूमा जोड्ने अभ्यास गर्नेछन्/छिन्। तपाईंको बच्चाले जानकारी तथा विचारहरू आदानप्रदान गर्न वर्णको चित्र बनाउने, पढ्ने तथा लेख्नेको संयोजन प्रयोग गर्न पनि शुरु गर्नेछन्/छिन्।

तपाईंको बच्चाले सिक्ने केही कुराहरू तल दिइएका छन्:

- ठूला तथा साना वर्णहरूको नाम भन्न, ती वर्णहरूलाई तिनीहरूको उच्चारणसँग जोडा मिलाउन तथा तिनीहरूलाई नजोडिकन लेख्न
- परिचित कथाहरूलाई पुनः आफैँ भन्न र पाठमा भएको विवरण प्रयोग गरेर कथाहरू बारेमा कुरा गर्न
- लेखेर कुनै विषय वा पुस्तकको बारेमा आफ्नो राय वा चाहना व्यक्त गर्न
- छलफलमा प्रश्नवाचक शब्दहरू बुझ्न तथा प्रयोग गर्न
- सोच तथा विचारहरू व्यक्त गर्न स्पष्ट रूपमा बोल्न
- प्रारम्भिक तहगत पाठहरू पढ्न हेरेर पढ्ने शब्द तथा चित्रहरू प्रयोग गर्न


गणित

हाम्रा विद्यार्थीहरू फराकिलो गणितीय समझका साथ आएका हुन्छन्। किन्डरगार्टेनको अन्त सम्ममा गणितमा सुदृढ जग महत्वपूर्ण हुन्छ। किन्डरगार्टेनमा आशा गरिने कुराहरूको उदाहरणहरू तल दिइएका छन्:

- 20 वटा सम्म वस्तु गन्न, 20 सम्मका सङ्ख्या चित्र तथा लेख्न, जुनसुकै सङ्ख्याबाट शुरु गरेर 1 देखि 100 सम्म गन्न, दसममा 100 सम्म गन्न
- दुई सङ्ख्याहरू बीच कुन ठूलो, कुन सानो वा बराबर छ भनेर तुलना गर्न
- 11 देखि 19 बीचको सङ्ख्याहरूलाई दसम र एकम गरेर सङ्ख्या बनाउने र टुक्याउने
- वस्तु, औंला, चित्रहरू इत्यादि प्रयोग गरेर बुझ्न र सरल जोडघटाउका प्रश्नहरू हल गर्न
 - 3 वटा वस्तु सम्म तौल, उचाइ तथा लम्बाइ तुलना गर्न
 - आकारहरूलाई पहिचान गर्न, वर्णन गर्न तथा निर्माण गर्न



विज्ञान



विज्ञानलाई प्रारम्भिक कक्षाहरूमा विद्यार्थीहरूलाई उनीहरूको वरिपरि रहेको प्राकृतिक संसारलाई बुझ्न र जिज्ञासाको भावना विकसित गर्नको लागि मद्दत गर्न वातावरणको अवलोकन गर्ने विषयको रूपमा राखिएको छ।

किन्डरगार्टेनको सिकाइ निम्नमा केन्द्रित रहनेछ:

- जीवित वस्तुहरू निर्जीव वस्तुहरू भन्दा भिन्न हुन्छन्; जीवित वस्तुहरूको शारीरिक विशेषता तथा व्यवहारहरू हुन्छन् जसले तिनीहरूको अस्तित्वलाई प्रभावित गर्छन्
- मौसम परिवर्तन अल्पकालीन तथा दीर्घकालीन हुन्छन्
- चन्द्रमा, सूर्य तथा ताराहरू दिन र रातको भिन्न-भिन्न समयहरूमा देखिन्छन्
- वस्तु तथा सामग्रीहरूलाई तिनीहरूको गुणहरूको आधारमा छुट्टाउन तथा वर्णन गर्न सकिन्छ
- वस्तुहरू कम्पित हुँदा ध्वनि उत्पन्न हुन्छ

सामाजिक शिक्षा

किन्डरगार्टेनको सामाजिक शिक्षामा इतिहास, सरकार, भूगोल तथा अर्थशास्त्रका विषयहरू पर्दछन्। किन्डरगार्टेनमा सामाजिक शिक्षा बारेमा तपाईंको विद्यार्थीले बुझ्नुपर्ने कुराहरूमा निम्न पर्दछन्:

- समयलाई मापन गर्न सकिन्छ
- मानिसहरूको अनेकौँ चाहनाहरू हुन्छन् र उनीहरूले ती इच्छाहरूको आधारमा निर्णयहरू लिनुपर्ने हुन्छ
- दिशा तथा दूरी सम्बन्धी शब्दहरूलाई परिचित ठाउँहरूको सापेक्ष स्थानको बारेमा कुरा गर्न प्रयोग गर्न सकिन्छ
- आम लक्ष्यहरू प्राप्त गर्नको लागि मानिसहरूको साझा जिम्मेवारी हुन्छ
- नमूना तथा नक्साले ठाउँहरूलाई प्रतिनिधित्व गर्छन्
- सम्पदालाई कला, रीतिरिवाज, परम्परा, पारिवारिक उत्सवहरू तथा भाषा मार्फत प्रतिबिम्बित गरिन्छ
- शासनहरूको उद्देश्य व्यवस्था, निश्चितता तथा सुरक्षा उपलब्ध गराउनु हो

